

# फ्रुट जुस

## आवश्यकता र उपयोगिता

कृषिप्रधान देश नेपालमा विभिन्न फलफूलको खेती प्राचीन समयदेखि हुँदै आएको छ । उच्च पहाडी भागमा स्याउ, ओखर, खुर्पानी, कागती र बदामको खेती गरिन्छ भने मध्य पहाडी भागमा अमिलो वर्गको विषेश गरी सुन्तला जातको फलफूलको साथै नासपाती, आरु, आरुबखडा आदि हुन्छ । तराईमा आँप, लिचि, केरा, भुईकटहर आदिको खेती प्रशस्त गरेको पाईन्छ । सबै फलफूलहरु निश्चिकल समयसम्म मात्र पाइने भएकोले वर्षभरि उपलब्ध गराई राख्नको लागि फलफूलहरुको जूस, जाम, जेली र स्क्वास आदि बनाई प्रयोग गरिन्छ । हाल नेपालमा पनि यी वस्तुहरुको प्रयोग दिन प्रतिदिन बढ्दै गइरहेको छ । यी वस्तुहरु बनाइएमा फलफूलको संरक्षणको साथै यिनिहरुको प्रयोगबाट शरीरले विभिन्न भिटामिनको साथै खनीजतत्वहरु पनि पाउने भएकोले यसको आफै महत्व छ ।

## प्रविधि

आधुनिक तवरले संचालन गरिने यस उद्योगको उत्पादन प्रविधि सरल छ । विभिन्न फलफूलहरुको जूस उत्पादनको प्रविधि केही फरक भए तापनि मूल रूपमा सिद्धान्त एउटै छ ।

आँप, सुन्तला र भुईकटहरको जूस बनाउने आधारमा तर्जुमा गरिएको छ । जुस बनाउँदा पहिलेको फलको छनौट गर्नुपर्छ । राम्रा फलहरु मात्र जूस बनाउनको लागि प्रयोग गर्नुपर्छ । फलको छनौछ गरी सकेपछि ती फलहरुलाई पानीले राम्री धुनुपर्छ । फलबाट रस निकाल्नको लागि फललाई टुक्रा टुक्रा पारेर फललाई थिचेर, निचोरेर वा पेलेर रस निकालिन्छ । फलको रस निकालेपछि धेरै बेरसम्म हावामा राख्न हुँदैन । हातलेरस निकाल्ने मेशीन, हाते पल्पर बास्केट प्रेस वा कपडामा राखी थिचेर वा निचोरेर पफलको रस निकाल सकिन्छ । रसमा भएको हावा निकालको लागि यी जूसलाई हाई भ्याकुमामा राखी त्यसमा भएको हावा र अन्य ग्याँस निकाल सकिन्छ । यसपछि फललाई छान्ने काम गरिन्छ । यसरी तयार गरिएको रसलाई एउटा नपगलने भाँडोमा राखी १८५ डिग्री फा. तापक्रम नपुगेन्जेलसम्म तताउनु पर्छ । यसपछि पहिले उम्लिएको पानीमा डुबाएर निकालेको सफा शीशीमा भरी क्राउन कर्क वा अन्य बिर्को टम्म लगाई सिल गर्नु पर्छ । फलको रसको संरक्षण गर्न (जसबाट स्वाद र बास्ना नविग्रनको लागि) यी सिलबन्दी गरिएकोका शीशीहरुलाई एउटा ठूलो डेकचीमा पानी राखी त्यसैमा डुवाई १८५ डिग्री फा. तापक्रम मा २५-३० मिनेटसम्म राखेर पाश्चुराइजेशन गरिन्छ । यसो गरेमा सुक्ष्म जीवाणुहरु मर्दछन् । पाश्चुराइजेसन गरेपछि यिनीहरुमा प्रिजरभेटीभ राख्नुपर्छ । यिनीहरुको प्रयोगले जूस धेरै दिनसम्म राख्न सकिन्छ । ठूला-ठूला उद्योगमा रसलाई विभिन्न साईजको टिनको बट्टामा प्याक गरिन्छ । तर घरेलुस्तरको उद्योगको लागि टिनको बट्टामा प्याक गर्न आर्थिक दृष्टिकोणले सम्भाव्य हुँदैन । त्यसैले यसलाई शीशीमा नै सिलबन्दी गरी बिक्री वितरण गरिन्छ ।

## अन्य कुरा

अन्य उद्योगको कच्चा पदार्थको हकमा सुन्तला, आँप, र भुई कटहर आदिको फलको आवश्यकता पर्छ । यी सबै फलफूलहरु स्वदेशमा नै उपलब्ध छन् । यो उद्योग संचालनमा आउँदा प्रत्यक्ष र अप्रत्यक्ष गरी जम्मा ५ जनालाई राजगारी उपलब्ध गराउनु पर्नेछ ।

यस उद्योगको क्षमता १५ लिटर विभिन्न फलफूलको जूस प्रति दिनको हुने छ । २४० दिन मात्र संचालन हुने यस उद्योगको क्षमता १०० प्रतिशतको आधारमा तर्जुमा गरिएको छ । १५५ लिटर प्रतिदिनको हिसाबले २४० दिनमा ३,६१० लिटर उत्पादन हुने विभिन्न फलफूलको रसमा ४० प्रतिशल सुन्तलाको जूस, ३५ प्रतिशत आँपको जूस र २५ प्रतिशत मुईकटहरुको जूस उत्पादन गर्ने गरी प्रस्तावित स्कीम तर्जुमा गरिएको छ । यी जूसहरुलाई ६५० मि.लि को बोतलमा सिलबन्दी गरिन्छ ।

## आयोजनाको भलक

परियोजनाको नाम :- फ्रुट जूस उद्योग		
१) उत्पादन क्षमता :- वार्षिक ६५० मि.लि. को ७४५० शीशी वार्षिक २४० दिन, दैनिक ८ घण्टा		
उत्पादन हुन वस्तु :- फलफुलको रस		
कारखाना स्थापना हुन सक्ने स्थान :- पहाडी क्षेत्रहरु		
२) कुल पूँजी लगानी क) कुल स्थिर पूँजी ख) कुल चालु पूँजी	रु. २,८८,०००/- रु. ८८,०००/-	रु. ३,७६,०००/-
३) वित्तिय संस्थानबाट कृण सहुलियत- क) दिर्घकालीन कृण ख) अल्पकालीन कृण	रु. ८०,००० रु. ६०,०००	रु. १,४०,०००/-
४) मुनाफाको प्रतिशत- क) कुल पूँजी लगानीमा ख) इक्विटी लगानीमा	२८.३५ % ४५.१६ %	
५) ब्रेक इभिन प्लाइन्ट क) प्रतिसतमा ख) मुल्यमा	६७.२७ % रु. ५,२७,०००/-	
६) मुनाफा क) कुल वार्षिक उत्पादन बाट आमदानी ख) कुल वार्षिक उत्पादन खर्च	रु. ७,८४,०००/- रु. ६,७७,४००/-	रु. १,०६,६००/-
७) रोजगारी	६ जवान	

## स्कीम

### स्थिर पूँजी विवरण :-

१) जग्गा १/२ रोपनि प्रति रोपनि रु. १,००,०००/-		रु. ५०,०००/-
२) कारखाना क) कारखाना घर १६' X २४' = ३८४ वर्ग फिट ख) गोदाम १२' X १२' = १४४ वर्ग फिट ग) कार्यालय १०' X १२' = १२० वर्ग फिट जम्मा ६६४ वर्ग फिट प्रति वर्गफिट रु. १५० ले		रु. १,३५,०००/-
ग) अन्य खर्च		रु. ५,०००/-
३) मेसिन औजार क) बास्केट प्रेस २, दर रु. ३,५००/- ले ख) स्कु टाईप जुस एक्स्ट्राक्टर १ दर रु. ७,०००/- ले ग) बोटल वासिङ मेशिन १ दर रु. ६,०००/- ले घ) हाते फिलिङ मेशिन १, दर रु. ७,०००/- ले ड) विर्को सिलिङ मेशिन १ दर रु. ५,०००/- ले च) स्टोप २, दर रु. १,०००/- ले छ) आलुमोनियम भाँडा ४ दर रु. ७५०/- ले ज) प्लाष्टिकका भाँडाहरु ६, दर रु. २००/- ले झ) रीफाक्ट्री मिटर २ दर रु. ४,०००/- ले ज) थर्मोमिटर २ दर रु. २००/- ले ट) ढक तराजु सेट २ दर रु. २,०००/- ले	रु. ७,०००/- रु. ७,०००/- रु. ६,०००/- रु. ७,०००/- रु. ५,०००/- रु. २,०००/- रु. ३,०००/- रु. १,२००/- रु. ८,०००/- रु. ८,०००/- रु. ४,०००/-	रु. ८०,०००/-

ठ) अन्य उपकरणहरु	रु. ४,०००/-	
ड) मेशिन दुवानी तथा जडान खर्च १२ % ले	रु. ७,७५२/-	
ढ) विविध	रु. ७,६४८/-	
४) फर्निचर तथा फिक्सचर		रु. १२,०००/-
५) उद्योगमा लगानी अधिको खर्च		रु. ५,०००/-
६) उद्योग सचालन हुनु अधिको खर्च		रु. ६,०००/-
कुल स्थिर पूँजी		रु. २,८८,०००/-

### चालु पूँजी विवरण :-

१) कच्चा माल मौजदात २५ दिनको लागी	रु. २५,००० ।-	
२) प्रशोधनमा रहने ५ दिनको लागी	रु. १०,००० ।-	
३) तयारी मालको मौजदात १० दिनको लागी	रु. २१,००० ।-	
४) उधारो विक्री असुली १५ दिनको लागी	रु. ३२,००० ।-	
५) कुल चालु पूँजी		रु. ८८,४००।-
६) कुल पूँजी लगानी		रु. ३,७६,०००।-
क) कुल स्थिर पूँजी	रु. २,८८,०००।-	
ख) कुल चालु पूँजी	रु. ८८,०००।-	

### वार्षिक उत्पादन खर्च :-

१) ढास कट्टी		रु. १७,१५० ।-
क) कारखाना घर ५%	रु. ६,७५०।-	
ख) मेशिन औजार १०%	रु. ८,०००।-	
ग) फर्निचर तथा फिक्सचर २०%	रु. २,४००।-	
२) विमा (कुल स्थिर पूँजीमा जरगाको मूल्य वाहेक) १%		रु. २,३८०।-
३) व्याज (दिव्यकालीन क्रृण) ८०,०००।-को १४% ले		रु. ११,३००।-
४) अप्रत्यक्ष कर्मचारी		रु. २,०४,०००।-
क) व्यवस्थापक १ मासिक रु. ८,०००।- ले	रु. ९६,०००।-	
ख) लेखापाल १ माशिक रु. ६,०००।- ले	रु. ३६,०००।-	
ग) पियन तथा पाले १, रु. ३,०००।-	रु. ३६,०००।-	
५) कार्यालय तथा अन्य खर्च		रु. ३५,०००।-
क) मसलन्द	रु. १०,०००।-	
ख) विज्ञापन	रु. १०,०००।-	
ग) भत्ता परिवहन	रु. ८,०००।-	
घ) अन्य दस्तुर	रु. ४,०००।-	
ड) विविध	रु. ३,०००।-	
६) लेखापरिक्षण		रु. २,२७०।-
कुल स्थिर खर्च-		रु. २,९९,०००।-
७) कच्चामाल		रु. १६,९०,०००।-
क) सुन्तला ४५०० किलो प्रति किलो रु. १२।- ले	रु. ५४,०००।-	
ख) आँप ४००० किलो प्रति किलो रु. १३।- ले	रु. ५२,०००।-	
ग) भुँइकटहर ३,००० किलो प्रति किलो रु. ७।- ले	रु. २१,०००।-	
घ) चिनि १०० किलो प्रति किलो रु. २८।- ले	रु. २,८००।-	

ड) प्रीजरभेटिभ १ किलो प्रति किलो रु.५००/- ले	रु.५००/-	
च) शीशी ६५० मि.लि को १०,००० थान प्रति थान रु.८/- ले	रु.८०,०००/-	
छ) विकर्क १०,००० थान प्रति थान रु.१.५/- ले	रु.१५,०००/-	
ज) कार्डबोर्ड बाकस ६०० थान दर रु १५/- ले	रु.९,०००/-	
झ) मट्टीतेल १२०० लिटर प्रति लिटर रु २४/-	रु.२८,८००/-	
इ) प्रत्यक्ष कामदार		रु.१,५०,०००/-
क) दक्ष कामदार १ मासिक रु. ५,००० ले	रु.६०,०००/-	
ख) अर्ध दक्ष कामदार १ मासिक रु.४०००/- ले	रु.४८,०००/-	
ग) सहायक कामदार १ मासिक रु ३५००/- ले	रु.४२,०००/-	
१०) उत्पादन तथा अन्य खर्च		रु.३५,१००/-
क) विद्युत महशुल	रु.१५,०००/-	
ख) पानी महशुल	रु.६,०००/-	
ग) ग्रीज तेल मोविल	रु.२,०००/-	
घ) मर्मत सम्भार तथा जगेडा पार्टपुर्जा	रु.१०,०००/-	
ङ) विविध	रु.२,०००/-	
११) व्याज (अल्पकालीन कृण) रु.६०,०००/- को १४ % ले		रु.८,४००/-
१२) कुल चल खर्च		रु.४,५९,४००/-
१३) वार्षिक उत्पादनबाट आम्दानी		रु.६,७७,४००/-
क) ६५० मि.लि. शीशीमा विभिन्न फलफुलका रस ९८०० शीशी प्रति शीशी ८०/-	रु.७,८४,०००/-	
१४) मुनाफा		रु.१,०६,६००/-
क) कुल वार्षिक उत्पादनबाट आम्दानी	रु.७,८४,०००/-	
ख) कुल वार्षिक उत्पादन खर्च	रु.६,७७,४००/-	

### मुनाफाको प्रतिफल

क) कुल पुँजी लगानीमा	२८.३५ %	
ख) ईक्वीटी लगानीमा	४५.१६ %	

### कच्चामाल र तयारी मालको आधार

फलहरू	वार्षिक परिमाण (२४० दिनमा)	प्राप्त हुने रस	वार्षिक प्राप्त हुने रस (लिटर)	दैनिक प्राप्त हुने रस (लिटर)	चिनी प्रिजरभेटिफ
सुन्तला ४० प्र.श	३८४० किलो	४५ प्र.श	१७२८	७.२	५ प्र.श (करिव धेरै अमिलो भएको)
आँप २३ प्र.श	३३६० किलो	३८ प्र.श	१२७७	५.३	फलको रसमा ०.०६१
भुँइ कटहर २५ प्र.श	२४० किलो	३० प्र.श	७२०	३.०	प्रतिशत र थोरै अमिलो
	९६०० किलो		३७२५	१५.५	१०० किलो भएको रसमा ०.३

१११७.५ प्रतिशतको दरले राखिन्छ  
 ४८४२.५ ६५० मि.लि बोटल  
 ७४५० गोटा

मेशीन औजार पाईने ठेगाना

1. M/S Oriental Mechanery Ltd  
25 Rajendranath Mukerjee Road  
Calcutta-1

2. M/S Gardner's corporation  
6 Dorts Lane, New gol Market  
New Delhi-1

कच्चामाल पाईने ठेगाना  
स्थानिय तथा नजीकको शहर बजार

मेशिन तथा उपकरण पाईने ठेगाना  
स्थानिय बजारमा उपलब्ध हुनेछ ।